

SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.

Central office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS

As at 4th Quarter (2079/03/32) of Fiscal Year 2078/79

Figs. In NPR ('000)

S.No.	Particulars	This Quarter Ending (Ashadh end 2079)	Previous Quarter Ending (Chaitra end 2078)	Corresponding Previous Year Quarter ending (Ashadh end 2078)
1	Total Capital and Liabilities	22,304,805	21,477,295	19,155,262
1.1	Paid Up Capital	1,122,170	1,122,170	943,000
1.2	Reserve and Surplus	2,254,070	1,843,162	1,748,873
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	5,448,238	5,479,852	4,615,236
1.5	Deposit (a+b)	11,990,533	11,624,082	10,623,003
	a. Domestic Currency	11,990,533	11,624,082	10,623,003
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	1,489,793	1,408,030	1,225,150
2	Total Assets (2.1 to 2.7)	22,304,805	21,477,295	19,155,262
2.1	Cash and Bank Balance	267,451	214,400	194,136
2.2	Money at Call and Short Notice	925,685	212,173	173,531
2.3	Investments	112,000	2,000	2,000
2.4	Loans and Advances	19,213,389	19,569,586	17,331,983
2.5	Fixed Assets	50,486	55,201	47,697
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	1,735,795	1,423,935	1,405,915
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	2,900,915	2,070,650	2,475,193
3.2	Interest Expense	1,233,370	1,099,777	1,023,858
	A. Net Interest Income (3.1-3.2)	1,667,545	970,874	1,451,335
3.3	Fees, Commission and Discount	16,213	12,041	11,325
3.4	Other Operating Income	409,636	309,410	369,663
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
	B. Total Operating Income	2,093,393	1,292,325	1,832,323
3.6	Staff Expenses	655,142	452,542	588,427
3.7	Other Operating Expenses	141,633	91,851	111,054
	C. Profit Before Provision	1,296,619	747,931	1,132,842
3.8	Provision for Possible Losses	331,798	322,794	291,049
	D. Operating Profit (C-3.8)	964,821	425,137	841,793
3.9	Non Operating Income/Expenses (Net)	-	-	-
3.10	Write Back of Provision for Possible Loss	147,189	25,999	141,512
	E. Profit from Regular Activities	1,112,010	451,136	983,305
3.11	Extra-ordinary Income/Expenses (Net)	53	32	-
	F. Profit before Bonus and Taxes	1,112,063	451,168	983,305
3.12	Provision for Staff Bonus	111,206	45,117	98,331
3.13	Provision for Tax	300,257	121,815	265,492
	G. Net Profit/Loss (F-3.12-3.13)	700,600	284,236	619,482
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	13.47%	11.52%	11.42%
4.2	Non Performing Loan (NPL) to Total loan	2.90%	4.52%	4.38%
4.3	Total Loan Loss Provision to NPL	154.24%	108.66%	97.85%
4.4	Cost of Funds	7.59%	9.21%	7.26%
4.5	Credit to Deposit Ratio(Calculated as per NRB Directives)	167.74%	177.06%	170.46%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

Interest Rate				
	Savings	5.5%-10%	Loan and Advance	15%



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं ॥

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ.व. २०७८/७९ को चौथो त्रैमासिक विवरण

१. वित्तीय विवरण :

(क) वित्तीय संस्थाको चौथो त्रैमासिक अवधिसम्मको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरु:

प्रति शेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति शेयर नेटवर्थ	प्रति शेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
रु ६२/४३	१८.७२%	रु ३००/८७	रु १,९८८/-	६.७२%

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : चालु आ.व.को शुरुवात अवस्थादेखि नै तरलता समस्या कमशः वृद्धि हुदै गएर हाल समय राष्ट्रको सम्पूर्ण बैकिङ प्रणालीमा स्पष्ट रूपमा देखा परेको तरलता समस्याले यस वित्तीय संस्थाको वित्तीय कारोबारमा असर परेर लक्ष्य अनुसार कर्जा कारोबारमा कम भएकोले यस त्रैमासमा अपेक्षा गरे अनुसार आम्दानी हुन सकेको छैन । हालको परिस्थितिमा सम्पूर्ण बैकिङ प्रणाली नै तरलता अभावको अवस्थामा गुञ्जिरहेको छ । यस अवस्थामा संस्थाले उपयोग गरिरहेको सापटीको व्याजदरमा भएको परिवर्तनले व्याज खर्च बढ्ने र संस्थाको व्याजदर अन्तरमा केही असर पर्ने देखिन्छ । तरलता अभावको बावजुद पनि आन्तरिक रूपमा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै विपन्न वर्गका सदस्यहरुको आवश्यकता पूरा गर्नलाई संस्था लागि परेको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले गरीबी मुक्त समृद्ध समाज स्थापना गर्न सहयोग गर्ने, लघुवित्त सेवामा सहज पहुँच उपलब्ध गराई ग्रामीण तथा शहरी विपन्न वर्गको आर्थिक सामाजिक अवस्था सुधार गर्ने र स्थानीय श्रोत साधन तथा सीपको भरपुर उपयोग गरी आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन विपन्न तथा न्यून आय भएका घरपरिवारलाई लघुकर्जाको सहज पहुँचको उपलब्धतालाई अभिवृद्धि गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा क्रमशः विस्तार गर्दै गएको छ । हाल देशभर १४५ वटा शाखा कार्यालय मार्फत २ लाख ६१ हजार ९ सय ५० विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ । यस चौथो त्रैमासिक समीक्षा अवधि सम्ममा लगानीमा रहेको कर्जा रु. २० अर्ब ११ करोड ३० लाख ९ हजार र बचत रु ११ अर्ब ९९ करोड ५ लाख ३३ हजार पुऱ्याई सकिएको छ । यस संस्थाले सूचना प्रविधिको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको छ । संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरु सञ्चालनको लागि विशेष गरी महिलाहरुलाई केन्द्रीत गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ ।

(ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिइने छ ।

(घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अरु बढी ध्यान दिइने छ ।

(ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गको लागि लघुवित्त संस्थाहरुलाई प्रवाह गर्ने लगानी योग्य रकम, थोक कर्जाको प्रकार तथा व्याजदर र हालको परिस्थितिमा सम्पूर्ण बैकिङ प्रणालीमा देखिएको तरलता अभावको कारण कोषको लागत बढिरहेको छ जसले गर्दा संस्थाले उपयोग गरिरहेको सापटीको व्याज खर्च बढ्ने र संस्थाको व्याजदर अन्तरमा केही असर पर्ने देखिन्छ । उपरोक्त बाहेक लघुवित्त संस्थाहरु बीचको अस्वस्थ प्रतिस्पर्धा, एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त सेवा प्रदायकहरुको उपस्थितिबाट सदस्यहरुको दोहोरोपना हुन गई तोकिएको सिमा भन्दा कर्जा लगानी रकम धेरै भई थप रकम लगानी गर्न असमर्थ हुँदा सदस्य पलायन हुने र बहुबैकिङ्ग कारोबार आदि कारणले वित्तीय संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिँदै आएको छ ।

३. कानूनी कारबाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा वित्तीय संस्थाले कुनैको विरुद्धमा मुद्दा दायर गरेको छैन ।

(ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

(क) धितोपत्र बजारमा भएको यस संस्थाको शेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने संतोषजनक रहेको छ ।

(ख) नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईट www.nepalstock.com.np अनुसार समीक्षा अवधिमा वित्तीय संस्थाको शेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य :	कारोबार भएको कूल दिन	कारोबार संख्या
रु. १,२२०/-	रु. ९२५/-	रु. १,१६९/-	६४	३,२७७

५. समस्या तथा चुनौती :

हालको परिस्थितिमा सम्पूर्ण बैकिङ प्रणालीमा परेको तरलताको अभाव, सदस्यहरुको बढ्दो दोहोरोपना, बहुबैकिङ्ग कारोबार, पुराना तथा दक्ष कर्मचारीहरुको वृद्धिमान (ड्रपआउट), बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध हुने विपन्न वर्ग कर्जाको व्याजदरको वृद्धिले Cost of Fund वृद्धि, नियमनकारी निकायबाट अप्रत्याशित रूपमा हुन सक्ने नीतिगत परिवर्तन र सोबाट सर्जित हुन सक्ने समस्या आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतिका रूपमा लिएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययिता अपनाईने छ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०४८, धितो पत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरुको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।